

सबै कुरियरवालाहरूलाई एक पटकको लागि (वान-अफ) निःशुल्क COVID-19 परीक्षण सेवा

खाद्य तथा स्वास्थ्य विभागले (फूड एण्ड हेल्थ ब्यूरो) (FHB) हाल घर-घरमा जाने कुरियर सेवाहरू मार्फत COVID-19 को सम्भावित भाइरस प्रसारणको चिन्तालाई ध्यानमा राख्दै समुदायमा भाइरस प्रसारणको जोखिम कम गर्न सबै कुरियरवालाहरूलाई (जसमा घरमै खाना पुर्याउने कुरियर सेवा पनि समावेश गरिएको) 19 देखि 31 जनवरी 2021 सम्म समुदायिक परीक्षण केन्द्रहरूमा एक पटक को लागि निःशुल्क COVID-19 परीक्षण सेवा प्रदान गर्नेछ । कुरियरवालाहरूले निःशुल्क परीक्षण सेवा प्राप्त गर्नका लागि सामुदायिक परीक्षण केन्द्रको बुकिंग प्रणाली (<https://www.communitytest.gov.hk/en/>) मार्फत अग्रिम बुकिंग गर्नुपर्दछ । बुकिंग 17 जनवरी 2021 देखि गर्न सकिन्छ । तोकिएको समयमा केन्द्र पुगी सकेपछि, कुरियरवालाहरूले प्रमाणीकरणको लागि बुकिंगमा प्रयोग गरिएको परिचय पत्र र SMS द्वारा प्राप्त बुकिंग भएको प्रमाण प्रस्तुत गर्न आवश्यक हुन्छ । अग्रिम बुकिंग नगरेकाहरूले परीक्षण सेवाको लागि \$240 शुल्क तिर्नु पर्छ ।

सामुदायिक परीक्षण केन्द्रहरू दैनिक बिहानको 8 बजे देखि दिउँसोको 1:30 सम्म र दिउँसोको 2:30 देखि रातीको 8 बजे सम्म खुल्ला रहनेछ । दिउँसो र राती बन्द भएको बेला पूर्णरूपले सफाई र कीटाणुशोधन गरिन्छ ।

यदि कुरियरवालाहरूमा केही लक्षणहरू देखा परेमा, FHB ले सामुदायिक परीक्षण केन्द्रहरूमा उपस्थित नहुन आग्रह गर्दछ । पेशेवर चिकित्साको निर्देशन अनुसार उनीहरूले तुरुन्तै मेडिकल सहयोग लिन र सरकारद्वारा प्रदान निःशुल्क परीक्षणमा सहभागी हुनपर्दछ । अन्य निःशुल्क परीक्षण माध्यमहरूमा समावेश गरेको घाँटी भित्रको खकार/थुक नमूना संकलन प्याकहरू हुलाक कार्यालयहरू, MTR स्टेशनहरू वा तोकिएको जेनेरल आउटपेसेन्ट (बाहिरिंग) क्लिनिकहरूबाट प्राप्त गर्न सकिन्छ ।

FHB ले थप जानकारी गरे कि निःशुल्क परीक्षण सेवा उपलब्ध गरेको अवधिमा प्रत्येक कुरियरवालाहरूले एक पटक मात्र निःशुल्क परीक्षण गराउन सक्छन् । परीक्षणको नतिजा नेगेटिभ आएमा मात्र सहभागीहरूलाई मोबाइल फोन मार्फत SMS द्वारा सूचित गरिनेछ । यदि कुनै नमूना प्रारम्भिक रूपमा पोजेटिभ देखिएमा, स्वास्थ्य विभागको सार्वजनिक स्वास्थ्य प्रयोगशाला सेवा शाखामा पठाइनेछ । पुष्टि भएका केसहरू विभागको स्वास्थ्य संरक्षण केन्द्र (द सेन्टर फर हेल्थ प्रोटेक्सन) ले फलो अप र घोषणा गर्नेछ ।